



नेपाल सरकार

गृह मन्त्रालय

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

SitRep

# ८

१५ असार २०७७

## दैनिक विपद् बुलेटिन

१४ असार बिहान १०:०० बजेदेखि १५ असार बिहान १०:०० बजे सम्म

नेपालमा मनसुनको तेस्रो हप्तामा विपद्का घटनाहरू बढ्ने क्रम जारी छ । हिजो र अस्तिको तुलनामा आज बढी घटना घटेका छन् । आज सबैभन्दा बढी पहिरो र आगलागीका घटना छन् । पहिरोबाट ३, आगलागीबाट १ र भैंसीको आक्रमणबाट १ गरि ५ जनाको मृत्यु भएको छ । यसैगरि पहिरोबाट ७, आगलागीबाट ५, जनावर आक्रमणबाट २, र चट्याङ्गबाट २ जना गरि १६ जना घाइते भएका छन् । आगलागी र पहिरोमा परि २३ वटा चौपाया क्षति भएको छ ।



मृत्यु संख्या

५

हराएको

०

घटना संख्या

२०

घाइते

१६

अनुमानित क्षति रु.

४७,७३,९००

सडक अवरोध

२

चौपाया क्षति

२३

### घटना सारांश

- मुलुकभर गएको २४ घण्टामा विपद्का २० वटा घटनाहरू भएका छन् । **दार्चुलाको नौगाड गा.पा.- ४** होपरी स्थित लघु जलविद्युत हाईड्रोपावरको नहरमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ ।
- गोरखाको धार्चे गाउँपालिका वडा नं १** स्थित नेपाली सेनाले बनाउँदै गरेको आरुघाट लार्के सडकखण्डमा माथिबाट आएको पहिरोमा परि सोही स्थानमा काम गर्ने एक व्यक्तिको मृत्यु भएको छ ।
- भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नं. ३** प्याउलीस्थित एक घरमा **आगलागी** हुँदा एक जनाको मृत्यु भएको छ ।
- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १२** स्थित ३ वटा खाजा घरमा **आगलागी** हुँदा ५ जना घाइते भएका छन् । **संखुवासभा, रौतहट, र नवलपरासी पश्चिममा** भएका **आगलागी**बाट धनमाल क्षति भएको छ ।
- प्युठानको ऐरावती गाउँपालिका वडा नं १** थुमोस्थित एक घरमा चट्याङ्ग पर्दा सोही घरका २ जना घाइते भएका छन् ।

## सडक अबरोध

- म्याग्दी जिल्लाको अन्नपुर्ण गा.पा.- ३ दाना थामपाटामा पहिरो खस्न जाँदा बेनी-जोमसोम सडकखण्ड पूर्णरूपमा अबरोध भएको छ ।
- धनुषा जिल्लाको नगराईन न.पा.- २ जटही स्थित नेपाल भारत जोड्ने डाईभर्सनको लागि संचालनमा रहेको पुल रातिदेखि परेको अविरल वर्षाको कारण भत्कन जाँदा आवत जावत बन्द भएको छ ।

## प्रतिकार्य

- सुरक्षा निकायको टोलीबाट आगलागी र पहिरोका घटनाका घाइतेलाई उद्धार गर्नुका साथै पहिरो गई अबरोध भएको सडक खण्डलाई सम्बन्धित निकायको समन्वयमा पन्छाउने कार्य भईरहेको छ ।

## पूर्वानुमान

असार १५ (सोमबार)

- कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने ।
- कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा बहाव बढ्ने, सबैमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । तर कन्काई, कमला, बागमती र पश्चिम राप्तीका केही सहायक नदीमा बहाव तुलनात्मक रूपमा बढ्ने र केहि स-साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने ।
- झापा, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ का जिल्ला, सिन्धुली, रामेछाप, मकवानपुर, का.उपत्यका, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, धादिङ, चितवन, तनहुँ, कास्की, नवलपरासी, रूपन्देही, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी र आसपास जिल्ला भई बहने केहि स-साना खोलाहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन पनि सक्ने संभावना रहेको छ ।

थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेभसाइट: <https://bit.ly/3dDpOM7>